



# लोक सेवा आयोग पोखरा कार्यालय पार्दी, पोखरा



Website:- www.psc.gov.np  
Email:- pokhara@psc.gov.np  
फोन:- ०६१-४६३१४५  
फ्याक्स:- ०६१-५६३५०६

## परीक्षा भवन कायम गरिएको सूचना

सूचना नं. १५/०७७-७८, मिति २०७७/०७/२६

नेपाली सेनाको वि.नं. ०७६/७७/४२ (खुला तथा समावेशी) सैन्य पदको नं.३ बाहिनी अड्डा, खैरेनीटार व्यारेक, तनहूँबाट लिखित परीक्षाको लागि छनौट भएका उम्मेदवारहरूको प्रतियोगितात्मक लिखित परीक्षा कोभिड-१९ को विश्वव्यापी महामारीका कारण स्थगित गरिएकोमा लोक सेवा आयोगको मिति २०७७/०७/१७ को निर्णयानुसार नेपाल सरकारले तोकिएको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गर्ने गराउने गरी देहाय बमोजिमको परीक्षा केन्द्रमा सञ्चालन हुने गरी परीक्षा केन्द्र कायम गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

### परीक्षा संचालन सम्बन्धी कार्यक्रम

विषय	परीक्षा प्रणाली	परीक्षा मिति र समय	उम्मेदवारहरूको दर्ता नम्बर	परीक्षा भवन
नेपाली, अंग्रेजी, गणित र सामान्यज्ञान	विषयगत र वस्तुगत	२०७७/०८/१३ गते दिनको १.०० बजे (२ घण्टा ३० मिनेट)	२९००१ देखि २९३०५ सम्म (१०० जना)	श्री खैरेनी मा.वि., (क) केन्द्र खैरेनीटार, तनहूँ
			२९३०६ बाँकी सबै उम्मेदवार (१२९ जना)	श्री खैरेनी मा.वि., (ख) केन्द्र खैरेनीटार, तनहूँ

### द्रष्टव्य:-१

- परीक्षा सञ्चालन हुने दिन अप्रत्याशित बिदा पर्न गएमा पनि आयोगको पूर्व सूचना विना निर्धारित कार्यक्रम अनुसारको परीक्षा स्थगित हुनेछैन ।
- परीक्षा भवनमा मोबाइल तथा विद्युतीय सामग्री निषेध गरिएको छ ।
- वस्तुगत बहुवैकल्पिक प्रश्नमा क्यालकुलेटर प्रयोग गर्न पाइने छैन ।
- परीक्षामा कालो मसी मात्र प्रयोग गर्नुपर्नेछ ।
- परीक्षार्थीले अनिवार्य रूपमा आफ्नो प्रवेशपत्र लिई परीक्षा भवनमा जानुपर्नेछ ।
- तोकिएको परीक्षा केन्द्र बाहेक अन्य परीक्षा केन्द्रमा सहभागी गराइने छैन ।
- वस्तुगत बहुउत्तर प्रश्नको उत्तर लेख्दा अंग्रेजी ठूलो अक्षर (Capital Letter) मा A, B, C, D लेखिएको उत्तरलाई मात्र मान्यता दिइने छ ।



# लोक सेवा आयोग पोखरा कार्यालय पार्दी, पोखरा



Website:- [www.psc.gov.np](http://www.psc.gov.np)  
Email:- [pokhara@psc.gov.np](mailto:pokhara@psc.gov.np)  
फोन:- ०६१-४६३१४५  
फ्याक्स:- ०६१-५६३५०६

ज) परीक्षार्थीले परीक्षामा आउँदा नेपाली नागरिकताको प्रमाणपत्र वा सरकारी कार्यालयबाट जारी भएको फोटो सहितको कुनै एक सक्कलै प्रमाणपत्र लिई उपस्थित हुनुपर्नेछ ।

**द्रष्टव्य:-२ संक्रमणको विशेष अवस्थामा परीक्षा सञ्चालन (संचालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड,२०७७ अनुसार परीक्षार्थीले देहायका विषयहरूको पूर्ण पालना गर्नुपर्नेछ**

क) परीक्षा शुरु हुनु भन्दा १ (एक) घण्टा अगावै परीक्षा केन्द्रमा आइपुगनुपर्नेछ ।

ख) परीक्षा केन्द्र प्रवेश अघि अनिवार्य रूपमा मास्क लगाउनु पर्नेछ । साथै उम्मेदवार स्वयंले आफ्नो प्रयोजनको लागि स्यानिटाइजर तथा खानेपानीको व्यवस्था गर्नुपर्नेछ ।

ग) परीक्षा केन्द्र प्रवेश गर्दा, शौचालय जाँदा आउँदा परीक्षा केन्द्रबाट बाहिरिदा एक आपसमा दुई मिटरको व्यक्तिगत दुरी कायम गर्नु पर्नेछ ।

घ) उत्तरपुस्तिकामा रहेको खाली स्थान काटी उत्तरपुस्तिका गन्ती गरी बुझाई हस्ताक्षर गरी बाहिर जानु पर्नेछ ।

ङ) परीक्षामा खटिएका जनशक्तिले दिएको निर्देशनको पूर्ण पालना गर्नुपर्नेछ ।

च) परीक्षार्थीहरू समूहमा भेला हुने, कुराकानी गर्ने गर्नु हुँदैन ।

छ) कोभिड-१९ बाट संक्रमित परीक्षार्थीले परीक्षा मितिको दुई दिन अगावै मोबाइल नम्बर ९८४९९९८००५ वा ९८६२०४७५२० मा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।

.....

(टंकप्रसाद पन्थी)

शाखा अधिकृत